

# मण्डनदेउपुर नगरपालिका

स्थानीय राजपत्र

खण्ड ४, मण्डनदेउपुर, चैत्र ३१ गते, २०७७ साल संख्या ११

भाग २

मण्डनदेउपुर नगरपालिका

## मण्डनदेउपुर नगरपालिकाको खानी तथा खनिज पदार्थ नियमावली, २०७७

नगर कार्यपालिकाबाट स्वीकृत मिति: २०७७१२१२६  
प्रमाणित मिति: २०७७१२३०

**प्रस्तावना:**

स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ११ को उपदफा (२) प र १०२ तथा मण्डनदेउपुर नगरपालिकाको खानी तथा खनिज पदार्थ सम्बन्धी व्यवस्था गर्न बनेको ऐन, २०७४ को दफा २८ ले दिएको अधिकार प्रयोग गरी मण्डनदेउपुर नगर कार्यपालिकाले देहायका नियमहरू बनाएको छ ।

**परिच्छेद-१**

**प्रारम्भिक**

**१. संक्षिप्त नाम र प्रारम्भ :-** (१) यी नियमहरूको नाम “मण्डनदेउपुर नगरपालिकाको खानी तथा खनिज पदार्थ नियमावली, २०७७” रहेको छ ।

(२) यो नियमावली नगरकार्यपालिकाले स्विकृत गरी नगर प्रमुखले प्रमाणित गरेको मितिबाट प्रारम्भ हुनेछ ।

**२. परिभाषा :-** विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा:

(क) “ऐन” भन्नाले मण्डनदेउपुर नगरपालिकाको खानी तथा खनिज पदार्थ सम्बन्धी व्यवस्था गर्न बनेको ऐन, २०७४ सम्झनु पर्दछ ।

(ख) “अनुमतिपत्र” भन्नाले कुनै खनिज पदार्थको खोजतलास, उत्खनन र बिक्री तथा निकासी गर्न यस नियमावली बमोजिम प्रदान गरिएको अनुमतिपत्र सम्झनु पर्छ ।

(ग) “खानीद्वार” भन्नाले खनिज क्षेत्रबाट खनिज पदार्थ बाहिर निकास गरीने मूलद्वार सम्झनु पर्छ ।

(घ) “खास खनिज पदार्थ” भन्नाले कुनै खनिज पदार्थको सम्बन्धमा विभागले खनिज सम्झौता गरी खनिज कार्य गर्न अनुमतिपत्र दिएको वा कुनै खनिज कार्य विभाग तथा विभागले तोकेको अन्य सरकारी निकायले मात्र गर्न पाउने गरी नेपाल सरकारले तोकेको खनिज पदार्थ सम्झनु पर्छ ।

- (ड) “समिति” भन्नाले नियम ९ को उपनियम (३) बमोजिम गठित नगरस्तरिय समिति सम्झनुपर्छ।
- (च) “केन्द्र” भन्नाले नियम १६ बमोजिम स्थापना भएको खनिज पदार्थ विकास केन्द्र सम्झनु पर्छ।
- (छ) “विभाग” भन्नाले नेपाल सरकारले भौगर्भिक अध्ययन, अनुसन्धान तथा खनिज सम्पदाको प्रबर्धन एवं विकासको लागि सरकारी निकायका रूपमा गठन गरेको खानी तथा भूगर्भ विभाग सम्झनु पर्छ।
- (ज) “साधारण निर्माणमुखी खनिज पदार्थ ” भन्नाले सर्वसाधारणले निजी प्रयोगको निमित्त उपयोग गरी आएको प्रचलनमा प्रतिकूल असर नपर्ने गरी निर्माण कार्यको प्रयोगमा आउने साधारण माटो, ढुङ्गा गिट्टी, खरिढुङ्गा, स्लेट, बालुवा, नुन लगायतका खनिज पदार्थहरू सम्झनु पर्छ।

### परिच्छेद — २

खनिज पदार्थको वर्ग र स्तर खनिज कार्य गर्न चाहनेको योग्यता

खोजतलास तथा उत्खनन् सम्बन्धि व्यवस्था

#### ३. खनिज पदार्थको वर्ग स्तर तथा खनिज कार्य गर्न चाहने व्यक्तिको योग्यता

(१) ऐनको दफा ३ क. को उपदफा (१) मा उल्लिखित खनिज पदार्थका वर्गहरू भित्र अनुसूची—१ मा उल्लेख भए बमोजिमका खनिज पदार्थ रहनेछन् ।

(२) खनिज पदार्थ सम्बन्धी खनिज कार्यको स्तर तथा खनिज कार्यको अनुमतिपत्र लिन चाहने व्यक्तिको योग्यता संघीय तथा प्रदेश कानून तथा सरकारले तोकेबमोजिम हुनेछ।

४. खोजतलास कार्य सम्बन्धी व्यवस्था: (१) कुनै व्यक्ति वा संस्थाले गुणस्तर तथा परिमाण यकीन भई नसकेको खनिज पदार्थको खोजतलास कार्य गर्न चाहेमा खोजतलास कार्य संचालन गर्ने सम्बन्धित वडा कार्यालयको सिफारिस र

खोजतलास कार्यको प्रस्तावित योजना समेत संलग्न गरी अनुसूची-२ बमोजिमको ढाँचामा नगरपालिका समक्ष निवेदन दिई प्रारम्भिक स्वीकृति लिनुपर्नेछ।

(२) नगरपालिकाले आफ्नो क्षेत्राधिकार भित्र पर्ने खनिजको हकमा आवश्यक जाँचबुझ पश्चात खोजतलासका लागि अनुमति प्रदान गर्नेछ। यसरी अनुमती प्राप्त गरेका उद्योगहरूले खोजतलास कार्यको अनुमतिको प्रतिलिपि, खोजतलास कार्यको आकार तथा क्षेत्रफलको विवरण, कार्य अवधि उल्लेख भएको निस्सा वा प्रमाण नगरपालिका समक्ष पेश गरेर मात्र प्रचलित कानून बमोजिम खोजतलास कार्य संचालन गर्नु पर्नेछ। आफ्नो क्षेत्राधिकार भित्र नपर्ने खनिजको हकमा नगरपालिकाले सम्बन्धित विभाग तथा निकायमा सिफारिस गरि पठाउन सक्नेछ।

(३) खोजतलास कार्यसँग सम्बन्धित शर्त तथा प्रावधानहरू संघीय तथा प्रादेशीक कानून बमोजिम हुनेछ।

**५. उत्खनन् कार्य सम्बन्धी व्यवस्था:** (१) कुनै व्यक्तिले गुणस्तर तथा परिमाण यकीन भई सकेको खनिज पदार्थको उत्खनन् कार्य गर्न चाहेमा नगरपालिकाको कार्यक्षेत्र भित्र पर्नेको हकमा नगरपालिकाबाट र विभागबाट अनुमतिपत्र लिनु पर्नेको हकमा विभागबाट अनुमती पत्र लिई उक्त अनुमति पत्रको प्रतिलिपि, उत्खनन् कार्यको आकार र क्षेत्रफलको विवरण साथै उत्खनन् कार्य अवधि उल्लेख भएको निस्सा वा प्रमाणको प्रतिलिपि उत्खनन् कार्य प्रारम्भ हुनु अगावै नगरपालिकामा पेश गरी स्वीकृति लिनुपर्नेछ।

(२) उत्खनन् कार्यसँग सम्बन्धित शर्त तथा प्रावधानहरू संघीय तथा प्रादेशीक कानून बमोजिम हुनेछ।

### परिच्छेद — ३

#### खनिज सम्पदा तथा वातावरण संरक्षण

**६. खनिज सम्पदा संरक्षण:** (१) अनुमतिपत्र प्राप्त व्यक्तिले खनिज कार्य गर्दा सकेसम्म उच्च मूल्ययुक्त खनिज पदार्थ उत्पादनमा जोड दिई भूमिलाई न्यूनतम असर पर्ने गरी र खनिज सम्पदाको अधिकतम उपयोग (रिकभरी) हुनेगरी गर्नु पर्नेछ।

(२) खनिज कार्य गर्ने व्यक्तिले खनिज कार्य गर्दा सो कार्यबाट निस्कने अन्य पदार्थलाई सकेसम्म बढी उपयोग गरी बिकारयुक्त (वेष्ट) लाई न्यूनतम गर्नु पर्नेछ।

**७. वातावरणमा उल्लेखनीय (सिग्निफिकेन्ट) प्रतिकूल असर परेको मानिने:** ऐनको दफा ११ (क) को प्रयोजनको लागि खनिज कार्य गर्ने व्यक्तिले कुनै खनिज कार्य गर्दा वातावरणमा पार्न सक्ने देहायका असरलाई वातावरणमा उल्लेखनीय (सिग्निफिकेन्ट) प्रतिकूल असर पारेको मानिनेछ:-

- (क) खानी तथा आधारभूत संरचनाको विकास गर्दा भू-उपयोग तथा भू-सतहमा विचलन ल्याउन सक्ने।
- (ख) वन विकास तथा वन्य जन्तु लोप हुन सक्ने।
- (ग) खानीबाट बग्ने पानी तथा धाउ प्रशोधन गर्दा निस्कने झोल बिकारहरूले पानी प्रदूषित हुन सक्ने।
- (घ) धुवाँ धुलोले हावा प्रदूषित हुन सक्ने।
- (ङ) ड्रिलिङ्ग, व्लाष्टिड तथा ठूला मेसिनहरूको प्रयोगले ध्वनी प्रदूषण तथा कम्पन हुन सक्ने।
- (च) ओभर बर्डेन टेलिङ्ग आदिले ठोस बिकारको समस्या पैदा हुन सक्ने।

- (छ) भू-क्षय, पैरो, भिरालो जमिन बग्ने, माटो बगाउने तथा बोटो बन्द हुने जस्था समस्या पैदा हुन सक्ने ।
- (ज) जल प्रवाहमा परिवर्तन तथा पानीको उपयोगमा असुविधा हुन सक्ने ।
- (झ) सांस्कृतिक, पुरातात्विक स्थल तथा वनस्पति उद्यानहरुमा क्षति पुग्न सक्ने ।

**द. वातावरण संरक्षणका सम्बन्धमा बचाउका उपायहरु अपनाउनु पर्ने:** खनिज कार्य गर्ने व्यक्तिले वातावरण संरक्षणका सम्बन्धमा देहाय बमोजिमका बचाउका उपायहरु अपनाउनु पर्नेछः-

- (क) खनिज क्षेत्र वरिपरि सत ही तथा भूमिगत जलस्रोतमा कम प्रभाव पर्ने गरी कार्य गर्ने ।
- (ख) फोहोर थिग्राउने , पोखरी तथा पानी बग्ने उपयुक्त नालीको व्यवस्था गर्ने ।
- (ग) आवश्यकतानुसार एफ्ल्युएण्ट ट्रीटमेण्टको उपाय प्रयोग गर्ने ।
- (घ) विषालु ग्याँस वा अत्यधिक धूलो निस्कने खानीहरुमा प्रदूषण उत्पन्न हुने स्रोतमा सकेसम्म प्रदूषण न्यूनतम गर्ने उपाय अवलम्बन गर्ने ।
- (ङ) विषालु ग्यास वा अत्याधिक धुलो निस्कने खानीहरुमा काम गर्ने कामदारहरुलाई ग्याँस फिल्टर वा डष्ट मास्क प्रयोग गर्न लगाउने ।
- (च) खनिज कार्य गर्दा सकेसम्म कम मात्रामा ध्वनी उत्पन्न हुने विष्फोटक पदार्थ वा यन्त्र उपकरण प्रयोग गर्ने ।
- (छ) विष्फोटक पदार्थको बैकल्पिक व्यवस्थाको रुपमा पाईने आवाज नआउने साधन प्रयोग गर्ने ।

- (ज) खनिज कार्य गर्दा निस्कने अनावश्यक पदार्थ (वेष्ट) उपयुक्त ठाउँमा जम्मा गरी सो वरिपरि पर्खाल वा अन्य तरिकाबाट घेरी बोटबिरुवा लगाउने।
- (झ) खनिज कार्य गर्दा सतही माटो (टप सोयल) निकाल्नु पर्ने भएमा सो माटो अलगगै ठाउँमा जम्मा गरी सुव्यवस्थित गर्ने।
- (ञ) उत्खनन् कार्य समाप्त भएपछि सो ठाउँ “मा सतही माटो मिलाएर बोटबिरुवा लगाउने।
- (ट) खतरापूर्ण पदार्थ प्रयोग हुने वा खनिज पदार्थ उत्पादन गर्दा खतरापूर्ण अवस्था सृजना हुने खानीहरुमा आवश्यक सुरक्षात्मक उपाय अवलम्बन गर्ने।
- (ठ) खनिज कार्य गर्दा वन बनस्पति तथा जीवजन्तुमा सकेसम्म न्यून असर पर्ने गरी कार्य गर्ने।
- (ड) खनिज कार्य गर्दा प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदामा सकेसम्म न्यून असर पर्ने गरी कार्य गर्ने।

### परिच्छेद — ४

## साधारण निर्माणमुखी खनिज पदार्थ सम्बन्धी विशेष व्यवस्था

### ९. साधारण निर्माणमुखी खनिज पदार्थको अनुमति को लागि निवेदन दिनु पर्ने:

(१) ऐनको दफा १२ को उपदफा (४) बमोजिम साधारण निर्माणमुखी खनिज पदार्थको खनिज कार्य गर्न चाहने व्यक्तिले सोको अनुमतिको लागि अनुसुची -३ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ।

(२) उपनियम ( १) बमोजिम निवेदन प्राप्त भएपछि उक्त निवेदन नगरपालिकाले निवेदकको माग बमोजिम साधारण निर्माणमुखी खनिज पदार्थको खनिज कार्य गर्न अनुमति दिने वा नदिने भन्ने सम्बन्धमा जाँचबुझ गरी सिफारिश

गर्नका लागि प्राविधिक सहित सम्मिलित एक निरीक्षण समिति गठन गरी निरीक्षण गर्ने छ।

(३) उपनियम (२) बमोजिम गठित समितिले स्थलगत निरीक्षण गरी प्रतिवेदन पेश गर्नेछ।

(४) उपनियम (३) बमोजिमको निरीक्षण समितिको संयोजक र सो समितिको सदस्यहरू नगरपालिकाले तोके बमोजिम हुनेछ।

(५) उपनियम (१) बमोजिमको निवेदन उपर समितिले आवश्यक जाँचबुझ गर्दा अन्य नियामक निकायहरूबाट अनुमति लिनुपर्नेको हकमा सो कागजातहरू सहित र नगरपालिकाको अधिकार क्षेत्र भित्र पर्नेको हकमा आवश्यक प्रक्रिया पूरा गरि निवेदन पेश भएको देखिएमा निवेदकको माग बमोजिम साधारण निर्माणमुखी खनिज पदार्थको खनिज कार्यको अनुमति दिन मनासिब देखेमा सोही कुराको सिफारिश नगर कार्यपालिका समक्ष पेश गर्नेछ। निरीक्षण समितिले पेश गरेको प्रतिवेदन उपर नगर कार्यपालिकाले निर्णय गरी संचालनको स्वीकृति प्रदान गर्ने निर्णय गर्नेछ।

(६) उपनियम (५) बमोजिम समितिबाट सिफारिश प्राप्त भएपछि नगर कार्यपालिकाले निवेदकलाई खनिज कार्य गर्न अनुमति दिनु पूर्व विभागको अनुमति प्राप्त गर्नुपर्ने भए सो समेत गरी नगरपालिकामा दर्ता/सुचिकृतका लागि पेश हुनुपर्नेछ। तर विभागले खानी सञ्चालन गर्न अनुमतिपत्र नदिने गरी निर्णय गरेको हकमा नगर कार्यपालिकाबाट अनुमति प्रदान गरिने छैन।

(७) माथि जुनसुकै कुरा लेखिएको भएतापनि खानी सञ्चालन गर्न दिन सिफारिश गरेको क्षेत्र वन क्षेत्रभित्र पर्ने रहेछ भने नगरपालिकाको सहमति लिनु पूर्व वन तथा वातावरण मन्त्रालयको समेत सहमति लिनु पर्नेछ।

(८) नगरपालिकाले नयाँ खानी संचालन अनुमती तथा स्वीकृति दिनुपूर्व उद्योगले प्रारम्भिक वातावरणीय परीक्षण गराउनुपर्नेछ।



**१०. साधारण निर्माणमुखी खनिज पदार्थको अनुमति पत्र दिने:-** (१) नियम ९ बमोजिमको प्रावधान पूरा भएमा नगरपालिकाले अनुसुची—४ बमोजिमको ढाँचामा आर्थिक ऐनले तोकेको दस्तुर लिई निवेदकलाई साधारण निर्माणमुखी खनिज पदार्थको अनुमतिपत्र दिनेछ ।

(२) उपनियम (१) बमोजिम अनुमतिपत्र प्राप्त गर्न अन्य निकायहरूबाट साधारण निर्माणमुखी खनिज पदार्थको अनुमतिपत्र प्राप्त व्यक्ति वा उद्योग ले नगरपालिकामा नियम १२ बमोजिम अनिवार्य रूपमा दर्ता वा सुचिकृत भई सो आ.व.सम्म अनिवार्य रूपमा नवीकरण गराउनु पर्नेछ ।

(३) खनिज पदार्थको उत्खनन्, संकलन, विक्री तथा निकासी कार्यको लागि दिइने अनुमती तथा स्वीकृति पत्र जारी गर्ने, प्रमाणपत्र जारी गर्ने, नविकरण गर्ने र सूचिकृत गर्ने अधिकार प्रमुख प्रशासकीय अधिकृतलाई हुनेछ ।

**११. अनुगमन गर्ने:** (१) नगरपालिकाले साधारण निर्माणमुखी खनिज पदार्थको अनुमतिपत्र प्राप्त व्यक्तिबाट खनिज कार्य गर्दा ऐन र यस नियमावली तथा अन्य प्रचलित कानूनको पालना भए वा नभएको सम्बन्धमा अनुगमन गर्नेछ । यसरी अनुगमन गर्दा नगरपालिकाले त्यस्तो अनुमतिपत्र प्राप्त व्यक्तिलाई आवश्यक निर्देशन दिन, खनिज कार्य रोक्का राख्न र साधारण निर्माणमुखी खनिज कार्यको अनुमतिपत्र खारेज गर्न सक्नेछ ।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि नगरपालिकाले खनिज कार्य रोक्का गर्दा वा साधारण निर्माणमुखी खनिज कार्यको अनुमतिपत्र खारेज गर्दा समिति मार्फत सिफारिश भएको हुनुपर्नेछ र सो को जानकारी विभागमा दिनु पर्नेछ ।

(३) विभागले अनुमतिपत्र दिने सम्बन्धमा सहमति प्रदान गर्दा उल्लेख गरेका शर्त बन्देजहरू अनुरूप खनिजकार्य गरेको नपाइएमा नगरपालिकाले त्यस्तो खनिज कार्य रोक्का राख्न वा अनुमतिपत्र खारेज गर्न सक्नेछ ।

परिच्छेद - ५

खानी उद्योग दर्ता, सुचिकृत एवं नविकरण सम्बन्धि व्यवस्था

१२. दर्ता एवं सुचिकृत र नविकरण गर्नु पर्ने - (१) नगरपालिका क्षेत्र भित्र संचालन हुने सम्पूर्ण खानी तथा खानीजन्य उद्योगहरू नगरपालिकामा अनिवार्य रूपमा दर्ता एवं सुचिकृत हुनुपर्नेछ।

(२) नगरपालिकामा सूचिकृत भई तथा अनुमती/स्वीकृति लिई संचालित खानीजन्य उद्योगले प्रत्येक आर्थिक वर्ष शुरु भएको १ महिना भित्र तोकिएको शुल्क, कर वा दस्तुर चुक्ता गरी नविकरण गर्नुपर्नेछ। १ महिना भित्र नविकरण नगर्ने खानीजन्य उद्योगले थप १०% जरिवाना तिरी थप ३ महिना भित्र नविकरण गर्न सक्नेछ। विशेष अवस्था परि सो अविधभन्दा पछि नविकरण गर्न माग गरेमा थप २५% जरिवाना गरी नगरकार्यपालिकाबाट निर्णय गराएर थप ६ महिना भित्रमा नविकरण गर्न सक्नेछ।

तर, यो नियम प्रारम्भ हुनुअघि वा यस नगरपालिका स्थापना अगावै सम्बन्धित नियामक निकायहरूमा दर्ता भई अनुमति प्राप्त गरि संचालनमा रहेका खानीजन्य उद्योगहरूले यो नियम प्रारम्भ भएको मितिले ६ महिना भित्रमा आवश्यक कागजात सहित सूचिकृत हुन निवेदन गरेमा नगरपालिकाले तोकेको शुल्क तथा कर वापतको राजश्व दाखिला गरी सुचिकृत हुन सक्नेछन्। साविक जिल्ला विकास समिति तथा अन्य नियामक निकायहरूमा दर्ता भई नगरपालिका शुरु भएपछिका वर्षहरूमा नविकरण हुन बाँकी रहेका उद्योगहरूलाई समेत नगरपालिका शुरु भएपछिका सबै वर्षहरूको सबै आर्थिक वर्षको लागि तोकिएको शुल्क तथा कर लिइ यो नियम प्रारम्भ भएको मितिले ६ महिना भित्रमा एकैपटक दर्ता तथा सूचिकृत गरी प्रमाणपत्र दिन सकिनेछ।

(३) उपनियम (१) र (२) को प्रयोजनार्थ दर्ता एवं सुचिकृत हुन चाहने उद्योगहरूले नगरपालिकाको आर्थिक ऐनले तोकेको राजस्व दाखिला गरि अनुसूची—५ बमोजिमको ढाँचामा निवेदन दिनुपर्नेछ।

(४) उपनियम (३) बमोजिम निवेदन प्राप्त भए पश्चात नयाँ उद्योग दर्ताका लागि समितिले दर्ता गर्नका लागि सिफारिस गरेमा नगरपालिकाले अनुसूची - ६ बमोजिमको दर्ता प्रमाण पत्र प्रदान गर्नेछ। अन्य नियामक निकायमा दर्ता भई संचालन भइरहेका उद्योगहरूको हकमा वडा कार्यालयको सिफारिस लिई सूचीकृत गरेर प्रमाणपत्र प्रदान गर्नेछ।

(५) दर्ता एवं सुचिकृत भएपश्चात संचालनका लागि विभाग तथा नगरपालिकाबाट अनुमति लिनुपर्नेछ। नयाँ दर्ता हुने उद्योगले संचालन पूर्व आवश्यक वातावरणीय अध्ययन प्रतिवेदन नगरपालिकाबाट वा सम्बन्धित निकायहरूबाट स्विकृत गराउनु पर्नेछ तर अन्य नियामक निकायमा दर्ता भई संचालन भइरहेका उद्योगहरूको सुचिकृतको हकमा यो प्रावधान लागू हुने छैन ।

(६) दर्ता एवं सुचिकृत भएका उद्योगहरूले वार्षिक रूपमा नविकरण गर्नुपर्नेछ। नविकरणका लागि नियम १४ बमोजिम सो आर्थिक वर्षसम्मको रोयल्टी रकम चुक्ता गरेको प्रमाण समेत पेश गर्नुपर्नेछ। उद्योग नविकरण भए पश्चात मात्र नियम १० बमोजिम अनुमति प्रदान गरिनेछ।

### १३. अन्य खनिज पदार्थ पत्ता लागेमा पुनः अनुमतिपत्र लिनु पर्ने :- (१)

खोजतलास कार्य वा उत्खनन् कार्यको अनुमतिपत्र प्राप्त व्यक्तिले खनिज कार्य गर्दा अनुमतिपत्रमा उल्लेखित खनिज पदार्थ बाहेक अन्य खनिज पदार्थ पत्ता लागेमा सोको जानकारी पन्ध्र दिन भित्र नगरपालिकालाई दिनु पर्नेछ र विभागबाट स्विकृती पाएमा निजलाई त्यस्तो खनिज पदार्थको खनिज कार्य गर्न प्राथमिकताको आधारमा अनुमतिपत्र दिईनेछ।

(२) उपनियम (१) बमोजिम अनुमतिपत्रमा उल्लिखित खनिज पदार्थ बाहेक अन्य खनिज पदार्थ पत्ता लगाउने अनुमतिपत्र प्राप्त व्यक्तिले त्यस्तो खनिज पदार्थको खनिज कार्य गर्न चाहेमा विभागलाई जानकारी दिएको मितिले तीस दिन भित्र प्रचलित ऐन कानून बमोजिमको प्रक्रिया पूरा गरी खोजतलास कार्य वा उत्खनन् कार्य गर्ने अनुमतिपत्र लिनु पर्नेछ।

(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भएतापनि अनुमतिपत्र प्राप्त व्यक्तिलाई देहायका अवस्थामा त्यस्तो खनिज पदार्थको खनिज कार्य गर्ने अनुमतिपत्र दिईने छैनः-

(क) खनिज पदार्थ पत्ता लागेको पन्ध्र दिन भित्र जानकारी नदिएमा।

(ख) अनुमतिपत्र प्राप्त व्यक्तिले खनिज कार्य गर्न असमर्थता देखाएमा।

(४) उपनियम (१) बमोजिम प्रथमिकता प्राप्त व्यक्तिले खनिज कार्य गर्न अनुमतिपत्र नलिएमा विभाग को स्विकृति र अनुमती प्राप्त अन्य कुनै व्यक्तिलाई नगरपालिकाले त्यस्तो खनिज पदार्थको खनिज कार्य गर्न अनुमतिपत्र दिन सक्नेछ।

**१४. रोयल्टी बुझाउनु पर्ने:** (१) उत्खनन् कार्यको अनुमतिपत्र प्राप्त व्यक्तिले खानीद्वारबाट प्रत्येक पटक खनिज पदार्थ बाहिर निकाल्दा त्यसरी निकालिएको खनिज पदार्थको परिमाणको आधारमा प्रचलित कानून बमोजिमको रोयल्टी सम्बन्धित निकायमा बुझाउनु पर्नेछ।

(२) उत्खनन् कार्यको अनुमतिपत्र प्राप्त व्यक्तिले उपनियम (१) बमोजिम बुझाउनु पर्ने रोयल्टी बापतको रकम प्रत्येक महिना समाप्त भएको मितिले सात दिनभित्र मासिक उत्पादन विवरणसहित दाखिला गर्नुपर्नेछ।

(३) उत्खनन् कार्यको अनुमतिपत्र प्राप्त व्यक्तिले उपनियम (२) मा तोकिएको म्यादभित्र रोयल्टी बापतको रकम दाखिला नगरेमा सो म्याद समाप्त

भएको मितिले तीन महिनासम्म बुझाउनु पर्ने रोयल्टी रकमको दश प्रतिशत , छ महिनासम्म बीस प्रतिशत र एक वर्षसम्म तीस प्रतिशतका दरले अतिरिक्त रकम रोयल्टी रकममा थप गरी बुझाउनु पर्नेछ ।

**१५. स्थानीय विकास शुल्क :-** उत्खनन् कार्यको अनुमतिपत्र प्राप्त व्यक्तिले खानीद्वाराबाट प्रत्येक पटक खनिज पदार्थ बाहिर निकाल्दा त्यसरी निकालिएको खनिज पदार्थको परिमाणको आधारमा नियम १४ को उपनियम (२) बमोजिम तोकिएको रोयल्टीको दश प्रतिशतले हुने स्थानीय विकास शुल्क नगरपालिकालाई बुझाउनु पर्नेछ ।

**१६. उत्खनन्, विक्री तथा निकासी कर :-** नियम १२ को उपनियम (२) मा तोकिएको वार्षिक नबिकरण शुल्क तथा कर बाहेक खानीजन्य उद्योगले नगरपालिकाले तोकेको उत्खनन्, विक्री तथा निकासी कर तोकिएको अवधिभित्र दाखिला गर्नुपर्नेछ । यस किसिमको कर नगरपालिकाले ठेक्का तथा अमानतबाट विक्री तथा निकासी कै अवस्थामा समेत उठाउन सक्नेछ ।

## परिच्छेद - ६

### विविध

**१७. खनिज पदार्थ विकास केन्द्रको स्थापना र काम , कर्तव्य र अधिकार सम्बन्धी व्यवस्था:** (१) खानी तथा खनिज पदार्थको स्रोतहरूको विकास गर्ने एवं खनिज कार्यमा सहयोग पुर्याउने सम्बन्धी कार्यक्रम सञ्चालन गर्न नगरपालिकाले एक खनिज पदार्थ विकास केन्द्रको स्थापना गर्न सक्नेछ ।

(२) उपनियम (१) बमोजिमको केन्द्रको काम , कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:-

(क) खनिज नीतिको तर्जुमा गर्ने ।

(ख) खनिज पदार्थको संरक्षण , सम्बर्द्धन र विकास गर्न आवश्यक कार्यक्रमहरू तयार गरी लागु गर्ने, गराउने।

(ग) खनिज उद्योगमा आईपरेका समस्याहरूको निराकरण गर्न आवश्यक कार्य गर्ने।

(घ) खनिज पदार्थ सम्बन्धी अन्य प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्ने, गराउने।

(ङ) अन्य आवश्यक कार्यहरू गर्ने।

(३) केन्द्रले विशेष समिति गठन गर्न सक्ने:

(क) केन्द्रले खनिज पदार्थको विकास एवं प्रवर्द्धनसँग सम्बन्धित कुनै निश्चित कार्य सञ्चालन गर्न आवश्यकता अनुसार विशेष समिति गठन गर्न सक्नेछ।

(ख) उपनियम (क) बमोजिम गठन हुने विशेष समितिको काम, कर्तव्य तथा अधिकार र कार्यविधि नगरपालिकाले तोकिदिए बमोजिम हुनेछ।

**१८. खास खनिज पदार्थ सम्बन्धि व्यवस्था:** खास खनिज पदार्थ सम्बन्धि सम्पूर्ण व्यवस्था प्रचलित संघीय एवं प्रादेशिक कानून बमोजिम हुनेछ।

**१९. खनिज तथा खनिज पदार्थ सम्बन्धी अन्य व्यवस्था:** यस नियममा उल्लेख भएको व्यवस्था यसै नियम अनुसार र उल्लेख नभएको व्यवस्थाको हकमा प्रचलित कानून बमोजिम हुनेछ।

**२०. नियम तथा अनुसूचीमा हेरफेर तथा थपघट गर्न सक्ने:** नगरपालिकाले स्थानीय राजपत्रमा सूचना प्रकाशन गरी यस नियमावली अन्तरगतका नियमहरू तथा अनुसूचीमा आवश्यक हेरफेर तथा थपघट गर्न सक्नेछ।

**२१. यसै नियमावली अनुसार हुने:** साविक जिल्ला विकास समितिमा दर्ता भई संचालनमा रहेका खानीजन्य उद्योगहरूको दर्ता, सूचिकृत, नविकरण र संचालन कार्य यसै नियमावलीमा तोकिए बमोजिम हुनेछ।

अनुसूची—१

खनिज पदार्थको वर्ग

(नियम ३ सँग सम्बन्धित)

१. खनिज पदार्थको प्रकृतिको आधारमा गरिएको वर्गीकरणभित्र देहायका खनिजपदार्थहरू रहनेछन्:

(क) धातु खनिज: धातु खनिजको वर्गहरू भित्र देहायका खनिज पदार्थहरू रहनेछन्:—

१. सुन २. युरेनियम ३. ल्पाटिनम ४. थोरियम ५. जस्ता ६. चाँदी ७. सिसा ८. तामा ९. निकल १०. कोवाल्ट ११. टिन १२. टगस्टन १३. मलिडेनम १४. वेरिलियम १५. नायोवियम १६. टान्टालम १७. कोमियम १८. भ्यानाडियम १९. विस्मुथ २०. टिटानियम २१. अलुमिनियम २२. फलाम २३. अधातु खनिज पदार्थ वर्ग भित्र नपर्ने खनिज पदार्थहरू ।

(ख) अधातु खनिज: अधातु खनिजको वर्गहरू भित्र देहायका खनिज पदार्थहरू रहनेछन् :-

१. हिरा २. रुवी ३. सफायर ४. इमरल्ड ५. कोरण्डम ६. टोपाज ७. टुर्मालिन ८. गार्नेट ९. एकुमेरिन १०. काइनाइट ११. वेरिल १२. म्याग्नेसाइट १३. खरी १४. प्राकृतिक (बायोजेनिक) ग्यास १५. चुनढुंगा १६. फोस्फेट धाउ १७. क्रिष्टल क्वार्ज १८. फेल्डस्पार १९. क्वालसाइट २०. डोलोमाइट २१. शालिग्राम तथा अन्य फोसिलहरू २२. ग्रेफाइट २३. जिप्सम २४. नुन २५. गेरु २६. औद्योगिक माटो २७. साधारण माटो २८. फायर क्ले २९. सिलिका बालुवा ३०. केओलिन ३१. अभ्रख ३२. पत्थर कोइला ३३. मट्टी कोइला ३४. मार्बल ३५. ग्रेनाइट ३६. साइनाइट ३७. एम्फिबोलाइट ३८. क्वार्जाइट ३९. साधारण निर्माण ढुंगा, बालुवा, गिट्टी तथा स्लेट ४०. डेकोरेटिभ ढुंगा ।

२. खनिज पदार्थको महत्वको आधारमा गरिएको वर्गीकरणभित्र देहायका खनिज पदार्थहरू रहनेछन्:-

(क) अति महत्वपूर्ण खनिज :-

१. सुन २. युरेनियम ३. ल्पाटिनम ४. थोरियम ५. हिरा ६. रुबी ७. सफायर ८. इमरल्ड ९. कोरण्डम ।

(ख) महत्वपूर्ण तथा बहुमूल्य खनिज :-

१. जस्ता २. चाँदी ३. सिसा ४. तामा ५. निकल ६. कोवाल्ड ७. टिन ८. टंगस्टन ९. मलिडेनम १०. बेरिलियम ११. नायोबियम १२. टान्टालम १३. क्रोमियम १४. भ्यानाडियम १५. विस्मथ १६. टिटानियम १७. टोपाज १८. टुर्मालिन १९. गार्नेट २०. एकुमेरिन २१. काइनाइट २२. बेरिल २३. म्याग्नेसाइट २४. खरी २५. प्राकृतिक (बायोजेनिक) ग्यास २६. चूनढुंगा २७. फोस्फेट धाउ २८. क्रिष्टल क्वार्ज २९. फेल्डस्पार ३०. क्यालसाइट ३१. डोलोमाइट ३२. शालिग्राम तथा अन्य फोसिलहरू ३३. ग्रेफाइट ३४. जिप्सम ।

(ग) सामान्य खनिज :-

१. अलुमिनियम २. फलाम ३. ४. नुन ५. गेरु ६. औद्योगिक माटो ७. साधारण माटो ८. फायर क्ले ९. सिलिका बालुवा १०. केओलिन ११. अभ्रख १२. पत्थर कोइला १३. मट्टी कोइला १४. मार्बल १५. ग्रेनाइट १६. साइनाइट १७. एम्फिबोलाइट १८. क्वार्जाइट १९. साधारण निर्माणमुखी ढुंगा, बालुवा, गिट्टी तथा स्लेट २०. डेकोरेटिभ ढुंगा २१. अति महत्वपूर्ण खनिज र महत्वपूर्ण तथा बहुमूल्य खनिज भित्र परेका खनिज पदार्थ बाहेकका अन्य खनिज पदार्थहरू ।



अनुसूची — २

(नियम ४ को उपनियम (१) सँग सम्बन्धित)

श्रीमान् प्रमुख प्रशासकीय अधिकृतज्यू,

मण्डनदेउपुर नगरपालिका

महादेवस्थान, काभ्रेपलाञ्चोक ।

महोदय,

मैले / हामीले संघीय एवं प्रादेशिक कानून साथै मण्डनदेउपुर

नगरपालिकाको खानी तथा खनिज पदार्थ सम्बन्धि व्यवस्था गर्न बनेको

ऐन, २०७४ तथा खानी तथा खनिज पदार्थ सम्बन्धि नियमावली, २०७७

बमोजिम देहायको विवरण खोली खोजतलास कार्यको अनुमतिपत्रको लागि निवेदन गरेको छु / छौं ।

१. व्यक्तिको नाम :-

हुलाक ठेगाना:-

पेशा:

टेलिफोन नं.:-

फ्याक्स:

२. सँगठित संस्था, फर्म र कम्पनीको

नाम :-

टेलिक्स नं. :

हुलाक ठेगाना :-

फ्याक्स नं.:-

टेलिफोन नम्बर :-

दर्ता भएको नम्बर र मिति:

दर्ता भएको निकाय :-

मुख्य संचालक :-

पत्राचार गर्ने इमेल ठेगाना:

३. खोज तलास कार्य गर्न चाहेको खनिज पदार्थ :-

४. खोज तलास कार्यको लागि माग गरेको अवधि :-

५. खोजतलास कार्य गर्न माग गरेको क्षेत्रको चौहडी विवरण र स्केल नक्सा :-

काभ्रेपलाञ्चोक जिल्ला मण्डनदेउपुर नगरपालिका वडा नं. .... स्थान  
..... टोपोसिट नं. ....मूल चिन्ह ..... बाट पूर्व  
..... मिटर पश्चिम ..... मिटर उत्तर ..... मिटर .....  
दक्षिण ..... मिटर.....जम्मा ..... वर्ग कि. मि. ।

६. खोजतलास कार्य गर्न माग गरेको क्षेत्रको भूउपयोग विवरण :-

(क) गाउँ वस्ति

(ख) वन

(ग) खोला, नाला, पुल, बाटो सार्वजनिक स्थल आदि

(घ) जग्गाको किसिम :- आवादी / पर्ति / सरकारी / सार्वजनिक

(ङ) खोज तलास कार्य गर्न माग गरेको क्षेत्र भित्र पहिले खानी खोज तलास वा उत्खनन् कार्य भएको वा भैरहेको छ, छैन

(च) खोज तलास कार्य गर्न माग गरेको क्षेत्र नजिक खोज तलास वा खानी क्षेत्र भएमा सोको विवरण

**७. प्राविधिकको व्यवस्था :-**

**(१) आफै भए**

(क) व्यवसायिक योग्यता र तालिम :-

(ख) अनुभव :-

**(२) अन्य भए**

(क) नाम र ठेगाना :-

(ख) व्यवसायिक योग्यता र तालिम :-

(ग) अनुभव :-

निवेदक,

दस्तखत :-

नाम :-

ठेगाना:-

मिति :-

**संलग्न कागजातहरू :-**

१. व्यवसायिक योग्यता र तालिमको प्रमाण।
२. अनुभव।
३. नागरिकता र कम्पनी फर्म र संस्थाको प्रमाण।
४. सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र र सर्जमिन मुचुल्का।
५. कार्य योजना।
६. उद्योग संचालन क्षेत्रको प्रमाणित नापी नक्सा।
७. व्यक्तिगत/कम्पनीको नामको जग्गाधनी प्रमाणपूजा

अनुसूची-३:

साधारण निर्माणमुखि खनिज पदार्थको खनिज कार्यको अनुमतिपत्रको  
निवेदन

(नियम ९ को उपनियम (१) सँग सम्बन्धित)

मिति :-

श्री मण्डनदेउपुर नगरपालिका,  
महादेवस्थान, काभ्रेपलाञ्चोक ।  
महोदय,

मैले / हामीले संघीय एवं प्रादेशिक कानून साथै मण्डनदेउपुर नगरपालिकाको खानी तथा खनिज पदार्थ सम्बन्धि व्यवस्था गर्न बनेको ऐन, २०७४ तथा खानी तथा खनिज पदार्थ सम्बन्धि नियमावली, २०७७ बमोजिम निम्न बमोजिमको क्षेत्रमा साधारण निर्माणमुखि खनिज पदार्थ .....को खनिज कार्यको अनुमतिको लागि देहाय बमोजिमको विवरण खोली निवेदन गरेको छु/छौं ।

१. व्यक्तिको

नाम :-

पेशा :-

हुलाक ठेगाना :-

फ्याक्स नं. :-

टेलिफोन :-

टेलेक्स :-

पत्राचार गर्ने इमेल ठेगाना:-

२. सँगठित संस्था/ फर्म :-

कम्पनीको, नाम :-

हुलाक :-

टेलिफोन नम्बर :-

फ्याक्स नं. : —

टेलेक्स नं.:-

दर्ता मिति र नं.: —

दर्ता भएको निकाय :-

मुख्य संचालक :-

पत्राचार गर्ने इमेल ठेगाना:-

३. खनिज कार्य गर्न चाहेको खनिज पदार्थ :-

४. खनिज कार्य गर्न चाहेको अवधि :

५. प्राविधिकको व्यवस्था :

(१) आफैँ भए (क) व्यवसायिक योग्यता र तालिम

(ख) अनुभव

(२) अन्य भए (क) नाम र ठेगाना

(ख) व्यवसायिक योग्यता र तालिम

(ग) अनुभव

६. साधारण निर्माणमुखि खनिज पदार्थको खनिज् कार्य गर्न माग गरेको क्षेत्रको चौहद्धि विवरण :-

काभ्रेपलाञ्चोक जिल्ला मण्डनदेउपुर नगरपालिका वडा नं

..... स्थान ..... को ..... लाई मूल चिन्ह मानी

सो बाट पूर्व ..... मिटर पश्चिम ..... मिटर उत्तर .....

मिटर ..... दक्षिण ..... मिटर.....जम्मा .....  
वर्ग कि. मि.।

संलग्न कागजातहरू :-

१. प्रमाणित नापी नक्शा
२. जग्गाधनी प्रमाणपूर्जा
- ३.
- ४.
- ५.

निवेदकको-

दस्तखत :-

नाम :-

ठेगाना:-

मिति :-

अनुसूची - ४

साधारण निर्माणमुखि खनिज पदार्थको खनिज कार्यको अनुमतिपत्र  
(नियम १० को उपनियम (१) सँग सम्बन्धित)

मण्डनदेउपुर नगरपालिका  
नगरकार्यपालिकाको कार्यालय  
महादेवस्थान, काभ्रेपलाञ्चोक  
बागमती प्रदेश, नेपाल

मिति :

..... प्रदेश ..... जिल्ला ..... न.पा./गा.पा. वडा नं .....  
बस्ने श्री ..... लाई मण्डनदेउपुर नगरपालिकाको खानी  
तथा खनिज पदार्थ सम्बन्धि व्यवस्था गर्न बनेको ऐन, २०७४ तथा खानी  
तथा खनिज पदार्थ सम्बन्धि नियमावली, २०७७ बमोजिम निम्न लिखित  
क्षेत्र भित्र मिति ..... देखि मिति ..... सम्म साधारण  
निर्माणमुखि खनिज पदार्थको खनिज कार्य गर्न मिति: २०...../...../.....  
को नगरकार्यपालिकाको निर्णयानुसार यो खानी उत्खनन् अनुमतिपत्र प्रदान  
गरिएको छ ।

१. खनिज पदार्थको किसिम:

२.साधारण निर्माणमुखि खनिज पदार्थको खनिज कार्य गर्ने क्षेत्रको  
विवरण:

काभ्रेपलाञ्चोक जिल्ला मण्डनदेउपुर नगरपालिका वडा नं  
..... स्थान ..... को ..... लाई मूल चिन्ह  
मानी सो बाट पूर्व ..... मिटर पश्चिम ..... मिटर उत्तर  
..... मिटर ..... दक्षिण ..... मिटर.....जम्मा  
..... वर्ग कि. मि./.....हेक्टर

अनुमतिपत्र प्रदान गर्ने अधिकारीको:

दस्तखत:

नाम:

पद:



अनुसूची - ५

दर्ता एवं सुचिकृत निवेदन

(नियम १२ को उपनियम (३) सँग सम्बन्धित)

श्रीमान् प्रमुख प्रशासकीय अधिकृतज्यू,

मण्डनदेउपुर नगरपालिका

महादेवस्थान, काभ्रेपलाञ्चोक ।

विषय: दर्ता/सुचिकृत सम्बन्धमा ।

महोदय,

मैले /हामीले संघीय एवं प्रादेशिक कानून साथै मण्डनदेउपुर नगरपालिकाको खानी तथा खनिज पदार्थ सम्बन्धि व्यवस्था गर्न बनेको ऐन, २०७४ तथा खानी तथा खनिज पदार्थ सम्बन्धि नियमावली, २०७७बमोजिम देहायको विवरण खोली उद्योग दर्ता एवं सुचिकृतका लागि निवेदन गरेको छु/छौं ।

१. व्यक्तिको नाम :-

हुलाक ठेगाना:-

पेशा:

टेलिफोन नं:-

फ्याक्स:

पत्राचार गर्ने इमेल ठेगाना:-

२. सँगठित संस्था, फर्म र कम्पनीको,

नाम :-

टेलिक्स नं. :

हुलाक ठेगाना :-

फ्याक्स नं.:-

टेलिफोन नम्बर :-

दर्ता भएको मिति नम्बर:

दर्ता भएको निकाय :-

मुख्य संचालक :-

पत्राचार गर्ने इमेल ठेगाना:-

३. खनिज कार्य गर्न चाहेको खनिज पदार्थ :-

४. खनिज कार्यको लागि स्विकृत परिमाण :-

५. खनिज कार्य गर्ने वा उद्योग संचालन हुने क्षेत्रको चौहडी विवरण र स्केल नक्सा :-

काभ्रेपलाञ्चोक जिल्ला मण्डनदेउपुर नगरपालिका वडा नं. .... स्थान  
..... टोपोसिट नं. ....मूल चिन्ह ..... बाट पूर्व  
..... मिटर पश्चिम ..... मिटर उत्तर ..... मिटर .....  
दक्षिण ..... मिटर.....जम्मा ..... वर्ग कि. मि./ .....  
हेक्टर

६. खनिज कार्य गर्न माग गरेको क्षेत्रको भूउपयोग विवरण :-

(क) गाउँ वस्ति

(ख) वन

(ग) खोला, नाला, पुल, बाटो सार्वजनिक स्थल आदि

- (घ) जग्गाको किसिम :- आवादी / पर्ति / सरकारी / सार्वजनिक  
(ङ) खोज तलास कार्य गर्न माग गरेको क्षेत्र भित्र पहिले खानी खोज तलास वा उत्खनन् कार्य भएको वा भैरहेको छ, छैन  
(च) खोज तलास कार्य गर्न माग गरेको क्षेत्र नजिक खोज तलास वा खानी क्षेत्र भएमा सोको विवरण

**७. प्राविधिकको व्यवस्था :-**

**(१) आफै भए**

(क) व्यवसायिक योग्यता र तालिम :-

(ख) अनुभव :-

**(२) अन्य भए**

(क) नाम र ठेगाना :-

(ख) व्यवसायिक योग्यता र तालिम :-

(ग) अनुभव :-

निवेदक,

दस्तखत :-

नाम :-

मिति :-

**संलग्न गर्नुपर्ने कागजातहरू :-**

१. व्यवसायिक योग्यता र तालिमको प्रमाण
२. नागरिकता र कम्पनी फर्म र संस्थाको प्रमाण
३. अन्य नियामक निकायमा दर्ता भएको भए सो को प्रमाणको प्रतिलिपि, कर दर्ता र कर चुक्ताको प्रमाणपत्र
४. सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र र सर्जमिन मुचुल्का

५. कार्य योजना, भाडा सम्झौता तथा अन्य आवश्यक कागजातहरू ।
६. जग्गाधनी प्रमाणपूर्जा र नागरिकता (भाडामा लिएको भए भाडा सम्झौता)
७. प्रमाणित नापी नक्शा
८. कम्पनीको प्रबन्धपत्र र विनियम
९. उद्योग संचालनमा प्रयोग हुने उपकरण, मेशिन औजारहरूको विवरण र कागजातहरू
१०. नगरपालिकाबाट माग भएका अन्य कागजातहरू

अनुसूची - ६

दर्ता एवं सुचिकृत प्रमाण पत्र

(नियम १२ को उपनियम (४) सँग सम्बन्धित)

मण्डनदेउपुर नगरपालिका

नगर कार्यपालिकाको कार्यालय

महादेवस्थान, काभ्रे

बागमती प्रदेश, नेपाल

खानी तथा खनिज पदार्थसँग सम्बन्धित उद्योग/व्यवसाय

दर्ता/इजाजत/सूचीकृत प्रमाणपत्र

(खानी तथा खनिज पदार्थ नियमावलीको नियम १२ को उपनियम (४) बमोजिम जारी गरिएको)

प्रमाणपत्र नं.

दर्ता/सुचिकृत मिति:

करदाता नं.....

प्रदेश ..... जिल्ला ..... न.पा. .... वडा नं.....बस्ने श्री ..... लाई मण्डनदेउपुर नगरपालिकाको खानी तथा खनिज पदार्थ सम्बन्धि ऐन २०७४ तथा खानी तथा खनिज पदार्थ नियमावली २०७७ ले तोकेको मापदण्ड सहितको दस्तुर बुझाउनुका साथै मण्डनदेउपुर नगरपालिकाबाट समय-समयमा दिइने आदेश, निर्देशन समेत पालन गर्न मञ्जुर भएको निवेदनको आधारमा मण्डनदेउपुर नगरकार्यपालिकाको मिति:२०...../...../..... को निर्णयानुसार खानी तथा खनिज पदार्थसँग सम्बन्धित उद्योग/व्यवसाय दर्ता/सूचीकृत गरी यो प्रमाण-पत्र जारी गरिएको छ ।

१. खनिज पदार्थको किसिम:-

२. व्यक्तिको नाम :-

हुलाक ठेगाना:-

पेशा:

टेलिफोन नं:-

फ्याक्स:

पत्राचार गर्ने इमेल ठेगाना:-

### ३. सँगठित संस्था, फर्म र कम्पनीको,

नाम :-

टेलेक्स

नं. :

हुलाक ठेगाना :-

फ्याक्स

नं.:-

टेलिफोन नम्बर :-

दर्ता

भएको नम्बर र मिति:

दर्ता भएको निकाय :-

मुख्य संचालक :-

पत्राचार गर्ने इमेल ठेगाना:-

### उद्योग संचालन हुने क्षेत्रको चौहडी विवरण र स्केल नक्सा :-

काभ्रेपलाञ्चोक जिल्ला मण्डनदेउपुर नगरपालिका वडा नं. ....स्थान .....टोपोसिट नं.

.....मूल चिन्ह ..... बाट पूर्व ..... मिटर पश्चिम ..... मिटर उत्तर .....

मिटर ..... दक्षिण ..... मिटर... जम्मा ... वर्ग कि. मि. ।

पूँजीगत लगानी (रु. मा) : .....

करदाता/व्यवसायीको हस्ताक्षर : .....

स्वीकृत गर्नेको हस्ताक्षर :

नाम :

पद : प्रमुख प्रशासकीय अधिकृत

कार्यालयको छाप :

### नविकरण

क्र.सं.	नविकरण भएको मिति	नविकरण मान्य अवधि	नविकरण दस्तुर/ भौचर नं./मिति	नविकरण गर्ने अधिकारीको दस्तखत		कैफियत
				शाखा प्रमुख	प्रमुख प्रशासकीय अधिकृत	


- (१) यो प्रमाण-पत्र व्यवसाय गरेको स्थानमा सबैले देखिने गरी राखिनु पर्दछ र कर्मचारीहरूले हेर्न चाहेको बखतमा तुरुन्त देखाउनुपर्दछ ।
- (२) कुनै पनि किसिमको कानून विपरितको कार्य गरे गराएको गरेको पाइएमा प्रचलित कानूनबमोजिम कारवाही गरी उद्योग/व्यवसाय दर्ता खारेजी समेत गर्न सकिनेछ ।
- (३) यो प्रमाणपत्र दर्ता, नविकरण, सञ्चालन र नियमन प्रयोजनको लागि जारी गरिएको हो । प्रचलित खानी तथा खनिज पदार्थ सम्बन्धि ऐन नियम बमोजिम अनुमति लिएर मात्र सञ्चालन गर्नुपर्ने कुनै उद्योग/पेशा वा व्यवसायले प्रचलित कानून बमोजिम दर्ता गरी मात्र त्यस्तो कार्य सञ्चालन गर्नु पर्नेछ ।
- (४) अन्य नियामक निकायहरूबाट स्वीकृति तथा इजाजत लिनुपर्ने उद्योगहरूको हकमा सम्बन्धित निकायबाट अनिवार्य रूपमा स्वीकृति तथा इजाजत लिएर मात्र संचालन गर्नुपर्नेछ ।

आज्ञाले,  
प्रणराज न्यौपाने  
प्रमुख प्रशासकीय अधिकृत